



महान्यायाधिवक्ताको कार्यालय नेपाल

सिंहदरबार, काठमाडौं ।

शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०७७।०६।१३), सूचना नं. ०१/०७७/७८)

यस कार्यालयको लागि आवश्यक भएको तपशिल बमोजिमका स्टेशनरी र अन्य कार्यलय सम्बन्धि मालसामान शिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त इच्छुक योग्य नेपाली कम्पनी तथा सप्लायरहरूबाट निम्न शर्तहरूको अधिनमा रही रितपूर्वकको शिलबन्दी दरभाउपत्र आव्हान गरिन्छ ।

१) यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तपशिल बमोजिमको राजस्व खातामा रु. १०००/- (एक हजार) जम्मा गरि सोको बैंक भौचर, कारोबार दर्ता मूल्य अभिवृद्धि कर तथा आयकर दर्ता प्रमाण पत्र, आ.व. ०७५/७६ को कर चुक्ता प्रमाण पत्र वा सो अवधिको कर विवरण पेश गरेको कागजातको प्रतिलिपिहरू समेत राखी निवेदन पेश गरेपछि यस कार्यालयको आर्थिक प्रशासन शाखाबाट शिलबन्दी दरभाउपत्र फारम प्राप्त गर्न सकिनेछ । शिलबन्दी दरभाउपत्र १५ दिनभित्र खरिद गरि, सूचना प्रकाशित भएको मितिदेखि १६औं दिनको १२:०० बजेसम्म यस कार्यालयको आर्थिक प्रशासन शाखामा दर्ता गरिसक्नुपर्ने छ । यसरी दर्ता हुन आएको शिलबन्दी दरभाउपत्र फारमहरू सोही दिन दिनको २:०० बजे यस कार्यालयमा दरभाउपत्र दाता वा निजको प्रतिनिधिहरूको रोहबरमा खोलिने छ । दरभाउपत्र दाता वा निजको प्रतिनिधिहरू उपस्थित नभएमा पनि शिलबन्दी दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।

२) कारणबस बोलपत्र बिक्रि, दर्ता गर्ने वा खोल्ने दिन बिदा परेमा बिदा पछि अड्डा खुलेको दिनमा क्रमशः सोहि समयमा शिलबन्दी दरभाउपत्र बिक्रि दर्ता तथा खोलिने कार्य गरिने छ ।

राजस्व दाखिला गर्नु पर्ने बैंकको नाम : राष्ट्रिय वाणिज्य बैंक टेकु, **रकम दाखिला हुने कार्यालयको नाम:** महान्यायाधिवक्ताको कार्यालय, **कार्यालय कोड:** ३०१०१३५०३, **खाता नं:** क १-१-९९९, **राजस्व शिर्षक नं:** १४२२९

३) शिलबन्दी दरभाउपत्र दाताले दिने स्टेशनरी र अन्य कार्यालय मालसामानको मूल्य अभिवृद्धि कर, बाहेकको रकम शिलबन्दी दरभाउपत्र फारमको तोकिएको ठाँउमा अंक र अक्षरमा स्पष्ट लेखि फारमको प्रत्येक पानामा दरभाउपत्रदाता वा पदाधिकारीले सहिछाप गरि आवश्यक कागजात र शिलबन्दी दरभाउपत्र जमानत बापतको रकम रु. ५९८१२।- (अक्षरपी उन्साठी हजार आठ सय बाह्र रुपैया) (विडवंड) को.ले.नि.का. समन्वय कार्यालय, बबरमहलको नेपाल राष्ट्र बैंक, थापाथलीमा रहेको धरौटी खाता नं. १२०१२००००१ ०२५२४ मा रकम जम्मा गरेको बैंक भौचर वा मान्यता प्राप्त वाणिज्य बैंकबाट यस कार्यालयको नाममा कम्तिमा ७५ दिन म्याद भएको (बैंक जमानी पत्र) समेतका आवश्यक कागजपत्रहरू दरभाउपत्र साथ पेश गर्नु पर्ने छ । शिलबन्दी खाममा खामको बहिरपट्टि पाउनेको ठेगानामा श्री महान्यायाधिवक्ताको कार्यालय, काठमाडौं आ.व.२०७७/७८ को लागि सप्लाई गर्ने स्टेशनरी र अन्य कार्यालयको मालसामानको व्यहोरा र शिलबन्दी खाम पेश गर्ने दरभाउपत्रदाताको नाम, ठेगाना तथा फोन नं. समेत उल्लेख गर्नु पर्नेछ ।

४) बोलपत्र फारममा आफुले उल्लेख गर्ने दररेट अंक र अक्षर दुबैमा केरमेट नगरी स्पष्ट रुपमा उल्लेख गर्नु पर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ ।

५) शिलबन्दी दरभाउपत्रदाताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धि कसुरमा आफुले सजाय नपाएको भनि लिखित रुपमा घोषणा पेश गर्नुपर्ने ।

६) रीत नपुगी वा निर्धारित समय नाघी पेश हुन आएको शिलबन्दी बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।

७) प्राप्त शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकार गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा रहने छ ।

८) अन्य जानकारीका लागि यस कार्यालयको स्टोर तथा लेखा शाखामा सम्पर्क राख्नु सूचित गरिन्छ ।